



RELIANCE FINANCE LIMITED

रिलायन्स फाइनेन्स लिमिटेड

Head Office: B.J. Bhawan, Pradarshani Marg, Kathmandu. Tel: +977-1-4223117, 4261104, 4261041, 4261167, Fax: +977-1-4220698

Unaudited Financial Results (Quarterly)

As at 1st Quarter (31st Asoj, 2075) of the Fiscal Year 2075/076

(NRs. 000)

S.No	Particulars	This Quarter Ending	Previous Quarter Ending (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
1	Total Capital & Liabilities (1.1 to 1.7)	4,731,368	4,910,392	4,223,336
1.1	Paid Up Capital	724,341	713,101	512,571
1.2	Reserves & Surplus	220,764	210,097	205,660
1.3	Debtenture & Bond	-	-	-
1.4	Borrowings	-	-	46,600
1.5	Deposits (a+b)	3,538,619	3,724,916	3,290,768
a.	Domestic Currency	3,538,619	3,724,916	3,290,768
b.	Foreign Currency	-	-	-
1.6	Income Tax Liability	1,967	21,119	1,967
1.7	Other Liabilities	245,676	241,159	165,769
2	Total Assets (2.1 to 2.7)	4,731,368	4,910,392	4,223,336
2.1	Cash & Bank Balance	1,069,147	1,363,079	1,210,067
2.2	Money at call & short notice	-	-	-
2.3	Investments	286,401	272,532	178,080
2.4	Loan & Advances (a+b+c+d+e+f)	3,266,275	3,134,797	2,722,402
a.	Real Estate Loan	340,938	309,527	259,436
1.	Residential Real Estate Loan	9,195	9,195	21,760
2.	Business Complex and Residential Apartment Const. Loan	-	-	-
3.	Income Generating Commercial Complex Loan	-	-	-
4.	Other Real Estate Loan (including Land purchasing & Plotting)	331,743	300,332	237,676
b.	Personal Home Loan of Rs.1 Crore or Less	411,440	421,208	386,492
c.	Margin Type Loan	826,431	98,031	50,135
d.	Term Loan	779,877	938,777	784,840
e.	Overdraft/ TR Loan/ WC Loan	53,255	29,148	19,116
f.	Others	854,333	1,338,107	1,222,383
2.5	Fixed Assets	19,456	20,965	20,947
2.6	Non Banking Assets	13,055	13,055	10,254
2.7	Other Assets	77,034	105,963	81,586
3	Profit & Loss Account	This Quarter Ending	Previous Quarter Ending (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
3.1	Interest Income	115,451	497,436	95,641
3.2	Interest Expenses	92,411	340,463	77,037
	A. Net Interest Income (3.1-3.2)	23,039	156,973	18,604
3.3	Fees, Commission and Discount	179	741	51
3.4	Other Operating Income	7,560	24,855	5,338
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income (A+3.3+3.4+3.5)	30,778	182,569	23,992
3.6	Staff Expenses	11,151	38,019	9,277
3.7	Other Operating Expenses	9,347	40,631	9,330
	C. Operating Profit Before Provision (B-3.6-3.7)	10,280	103,919	5,385
3.8	Provision for Possible Losses	28,882	74,101	42,021
	D. Operating Profit (C-3.8)	(18,601)	29,818	(36,636)
3.9	Non Operating Income / Expenses (Net)	551	4,893	3,506
3.1	Write Back of Provision for Possible Loss	3,119	35,513	5,976
	E. Profit from Regular Activities (D+3.9+3.10)	(14,930)	70,224	(27,154)
3.11	a.Extraordinary Income/ Expenses (Net)*	-	-	-
	F. Profit Before Bonus & Taxes (E+3.11)	(14,930)	70,224	(27,154)
3.12	Provision for Staff Bonus	-	6,384	-
3.13	Provision for Tax	-	19,152	-
	G. Net Profit/Loss (F-3.12-3.13)	(14,930)	44,688	(27,154)
4	Ratios	At the End of This Quarter	At the End of Previous Quarter (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
4.1	Capital Fund to RWA	24.70%	24.65%	22.95%
4.2	Non Performing Loan (NPL) To Total Loan	1.91%	1.19%	3.03%
4.3	Total Loan Loss Provision to Total NPL	152.58%	186.39%	126.47%
4.4	Cost of Funds	9.77%	10.42%	9.66%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	73.28%	67.28%	67.91%
4.6	Base Rate	13.31%	13.98%	13.12%

a. Figures are subject to change as per the requirement by NRB and statutory audit.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ को नियम २६ को उप नियम १ संग सम्बन्धित

आ.ब. २०७५/७६ असोजको त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरू : २०७५ असोज मसान्तमा यस संस्थाको प्रमुख वित्तीय अनुपातहरू निम्न अनुसार रहेको छ ।

प्रति शेयर आमदानी अनुपात	(२.०६)	तरलता अनुपात	३०.२१%
प्रति शेयर नेटवर्थ	रु. १३०.६८	प्रति शेयर कुल सम्पत्तिको मूल्य	रु.६४७.२८

२. व्यवस्थापकीय विश्लेषण:

समिक्षा अबधिमा संस्थाको मौज्जात, आम्दानी र तरलताको अवस्था संस्थाको वित्तीय विवरणले स्पष्ट पार्दछ । संस्थाले आगामी दिनहरूमा ग्राहकको आवश्यकता तथा चाहना बमोजिम गुणस्तरीय सेवा बृद्धि गर्दै आधुनिक वित्तीय सुविधाहरू प्रदान गरी आफ्नो भूमिकालाई अझ बढी प्रभावकारी तथा विस्तृत गरि सरोकारवालाहरूको हितको समेत संरक्षण गर्नेछ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

(क) वित्तीय कारोबारको सिलसिलामा कर्जासंग सम्बन्धित मुद्दा बाहेक यस अबधिमा अन्य कुनै मुद्दा नभएको ।

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको यस संस्थाको जानकारीमा नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको यस संस्थाको जानकारीमा नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण:

यस त्रैमासिक अवधिमा नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट: www.nepalstock.com.np अनुसार यस वित्तीय संस्थाको शेयरको कारोबार निम्नानुसार भएको देखिन्छ ।

शेयरको अधिकतम मूल्य रु. १२८/-, न्यूनतम मूल्य रु. ११७/-, अन्तिम मूल्य रु. १२२/-, कारोबार दिन ६० दिन तथा कारोबार संख्या ५३१ रहेको ।

५. समस्या तथा चुनौती:

संस्थाबाट प्रदान गरिने विभिन्न सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरू, संस्थाले प्रयोगमा ल्याएको software मा देखा पर्नसक्ने गडबडले हुन सक्ने जोखिम, दक्ष जनशक्तिको स्थानान्तरणबाट उत्पन्न जोखिमहरू, नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंक तथा वित्तीय संस्थाले सिमित समयमा नै चुक्ता पूजा बृद्धि गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्था बिच देखिएको प्रतिस्पर्धा, लगानीका क्षेत्रहरू संकुचित भइरहनु आदि जस्ता चुनौतिहरू सामना गर्दै ग्राहकहरूलाई गुणस्तरीय तथा आधुनिक वित्तीय सेवा सुविधा प्रदान गर्नु संस्थाको उद्देश्य रहेको छ ।

६. संस्थागत सुशासन:

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा परिपत्रहरू लगायतका प्रचलित ऐन, कानून, निर्देशनहरू पालना गर्नुका साथै विभिन्न आन्तरिक नीति, नियम, निर्देशिकाहरू तर्जुमा गरि पालना गरिएको छ । आन्तरिक तथा बाह्य लेखा परिक्षक तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा हुने निरीक्षणबाट प्राप्त सुझावहरूको आधारमा संस्थागत सुशासनलाई सुदृढ बनाउन संचालक समिति कटिबद्ध रहेको छ ।

७. सत्यता तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

आजका भित्तिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित गर्ने तथा निर्णय लिन आवश्यक कुनै विवरण लुकाइएको छैन ।